



बजार अवलोकन ८३ शाहरण, २०७३[†]

निम्न संस्थाहरुद्वारा संयुक्त रूपमा प्रकाशित :

विश्व खाद्य कार्यक्रम – खाद्य सुरक्षा अनुगमन तथा विश्लेषण प्रणाली कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि व्यवसाय प्रबन्धन तथा बजार विकास निर्देशनालय

नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र
उपभोक्ता हित संरक्षण मञ्च



मुख्य बुँदाहरु

- २०७३ श्रावण महिनामा प्राय वाली उत्पादन रिक्त हुने समय सुरुहएकोले र मुख्य रूपमा पहाडी तथा हिमाली जील्लाहरुमा सडक पहुँचमा कमी आउनाले नेपालभरका १२ बजारहरुमा अनुगमन गरिएका खाद्य बस्तुहरुको खुदा मूल्यले बढ्दो प्रवृत्ति (trend) देखाए ।
- २०७३ श्रावण महिनामा समग्र स्फीतिदर ८.६ प्रतिशत रहयो । खाद्य तथा पेय पदार्थको स्फीतिदर ९.३ प्रतिशतमा रहनुका साथै निम्न खाद्य बस्तुहरुको उच्च स्फीतिदर कायमै रहयो: चिनी तथा चिनिजन्य पदार्थ (१९.५ प्रतिशत), गेडागुडीहरु (१८.७ प्रतिशत), तरकारीहरु (१७.९ प्रतिशत) र फलफूलहरु (१२.६ प्रतिशत) ।

राष्ट्रिय रूपमा बजारको अवस्था

मूल्य

२०७३ श्रावण महिनामा देशभर अनुगमन गरिएका प्राय खाद्य बस्तुहरुको खुदा मूल्यहरुले बढ्दो प्रवृत्ति देखाए । मासिक रूपमा मोटा चामल र गहुङ्को पिठोको मूल्य क्रमशः २.६ र २.१ प्रतिशतले बढ्दि भयो भने मास र मुसुरोको दालको मूल्य भने तुलनात्मक रूपमा रिक्त रहयो । रातो आलु र तोरीको तेलको मूल्य क्रमशः ३.० र ०.३ प्रतिशतले बढ्दि भयो भने कुखुराको मासु र भट्टमासको तेलको मूल्य क्रमशः २.५ र २.० प्रतिशतले न्यून रहयो । अधिल्लो तीन महिनाको तुलनामा प्राय खाद्यबस्तुहरुको मूल्यले, भट्टमासको तेलको मूल्य बाहेक, बढ्दो प्रवृत्ति देखाए । गतवर्ष सोही समयको तुलनामा प्रायजसो मूल्यहरुले बढ्दो प्रवृत्ति देखाए । समग्रमा, प्राय खाद्य बस्तुहरुको मूल्यले वितेको १२ महिनामा अनुमानित मौसमी उतारचढाव साथ बढ्दो प्रवृत्ति देखायो (चित्र १ मा हेनुहोस) ।

चित्र २ मा प्रस्तुत गरे अनुसार, क्षेत्रीय बजारहरुका मूल्यहरुले राष्ट्रिय औसतको जस्तै समान प्रवृत्ति देखाए । मोटा चामल, गहुङ्को पिठो र मुसुरोको दालको मूल्यले, अपावादस्वरूप तराईका बजारहरुमा मुसुरोको दालको मूल्यको घट्टो प्रवृत्ति बाहेक, बढ्दो प्रवृत्ति देखाए । गत वर्ष सोही समयको तुलनामा प्रायजसो मूल्यहरुले (अपावादस्वरूप तराईका बजारमा मोटा चामल र मुसुरो को दालको मूल्य र काठमाडौं र पोखराका मूल्य उपभोक्ता बजारहरुमा मोटा चामलको मूल्यको घट्टो प्रवृत्ति बाहेक) बढ्दो प्रवृत्ति देखाए ।

गत एक महिनामा उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रद्वारा नियमित रूपमा अनुगमन गरिएका विर्तामोड, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीका पाँच ठूला बजारहरुमा थोक मूल्यहरुले (अपावादस्वरूप मास दालको मूल्यको घट्टो प्रवृत्ति बाहेक) बढ्दो प्रवृत्ति देखाए । कालीमाटी फलफुल तथा तरकारी बजारमा गत एक महिनामा अनुगमन गरिएका प्राय तरकारीको थोक मूल्यहरुले उच्च मौसमी उतार चढाव देखाए (तालिका १ मा हेनुहोस) : आपूर्तिमा कमी आउनाले मासिक रूपमा मूला, परवल, फर्सी, पालुङ्गो र रायोको सागको मूल्यमा २० प्रतिशत भन्दा बढीका दरले बढ्दि भयो भने गोलभेडा, बन्दा, इस्कुस र भिन्डीको मूल्य बाली भित्राउने समय भएकोले १२ प्रतिशत भन्दा बढीका दरले घट्यो ।

नेपाल राष्ट्र बैंकका अनुसार समग्र उपभोक्ता मूल्य सूचकाङ्क (CPI) २०७३ श्रावण महिनामा ११५.७ भयो, जुन मासिक रूपमा २.५ प्रतिशतले बढ्दि हो । CPI वार्षिक स्फीतिदर ८.६ प्रतिशतले बढ्दि भयो । खाद्य तथा पेय पदार्थको CPI ११६.९ मा कायम रहयो, जुन मासिक रूपमा २.६ प्रतिशत र वार्षिक रूपमा १.३ प्रतिशतको बढ्दि हो; अन्य विभिन्न खाद्यबस्तुहरुको CPI ले वार्षिक रूपमा उच्च बढ्दि देखाए; चिनी तथा चिनिजन्य पदार्थ (१९.५ प्रतिशत), गेडागुडीहरु (१८.७ प्रतिशत), तरकारीहरु (१७.९ प्रतिशत) र फलफूलहरु (१२.६ प्रतिशत) । गैह खाद्य बस्तु तथा सेवाहरु सम्बन्धित CPI ११४.८ भयो, जुन मासिक रूपमा २.५ प्रतिशत र वार्षिक रूपमा ८.१ प्रतिशतको बढ्दि हो ।

आपूर्ति

मनसुनी वर्षाको प्रभाव क्रिमिक रूपमा कम हैदै गएकोले धेरै जसो पहाडी तथा हिमाली जील्लाहरुमा सडक पहुँचको बढ्दि संगै बजारहरुमा खाद्य आपूर्तीमा सुधार आउन सुरु भइसके कोछ । यद्यपी केहि स्थानहरुमा साना स्तरका वाढी र पहिरोका जोखिमहरु भने अझै विद्यमान छन् ।

पूर्वानुमान

आउंदो महिनामा चाड पर्वको समय भएकोले बस्तुहरुको मागमा बढ्दि हुन गइ खाद्य बस्तुहरुको मूल्य बढ्ने अनुमान छ ।


धान रोपाइ र बाला लाग्ने समयमा पानी परेकोले गत वर्षको तुलनामा वर्षे बाली (धान र मके) को उत्पादन राम्रो हुने पुर्वानुमान छ ।

तालिका १: मासिक रूपमा मुख्य बस्तुहरुको मूल्यमा भएको अत्याधिक परिवर्तन


बस्तुहरु	मूल्य ने रु/ केजि, लि	१ महिनाको परिवर्तन (%)	अवलोकन
मूला, परवल, फर्सी, पालुङ्गो र रायोको साग	विभिन्न	> २०	कृषि उत्पादन रिक्त हुने समय भएको हुनाले आपूर्तिमा कमी आएको ।
गोलभेडा, बन्दा, इस्कुस र भिन्डी	विभिन्न	< -१३	बाली भित्राउने समय भएको हुनाले आपूर्तिमा बढ्दि ।

चित्र १: १२ महिनाको औसत मूल्य *

ने रु. प्रति किलो/लि



चित्र २: मूल्य परिवर्तन प्रतिशतमा ** (१ महिना १ वर्ष)



* मूल्यहरु २०७३ श्रावण महिनाको बजार मूल्यसंग सम्बन्धित छन् ।

* मूल्यहरु यस प्रतिवेदनको पछाडी पट्टी दिइएको बजारहरुबाट लिइएको हो । तर सडक नपुगेका हिमाली तथा पहाडी बजारहरु यसमा समावेश छैनन् ।

** मूल्य परिवर्तन यस प्रतिवेदनमा भएका सम्पूर्ण बजारहरुसंग सम्बन्धित छन् ।



बजार अपलोकन-८३

मुख्य खाद्य बस्तुहरुको खुद्रा मूल्य- श्रावण २०७३

बजार	मुख्य खाद्य बस्तुहरु	हालको मूल्य (नेपु/के जि नेक/लि)	मूल्यमा परिवर्तन (%) *					
			१ माहिना	३ माहिना	१ वर्ष	१म	३म	१ वर्ष
मूल्य उपभोक्ता बजार								
काठमाडौं	मोटा चामल	५०.०	०.०	०.०	६.४	►	►	►
	गहुङ्को पिठो	५३.०	०.०	०.०	६.०	►	►	►
	भट्टासको तेल	१३६.०	-८.१	-१५.०	-४.९	▼	▼	►
	कुखुराको मासु	३४०.०	-०.६	०.०	-१०.५	►	►	►
	तोरीको तेल	२२९.०	०.९	४.१	३२.४	►	►	▲
	मास	२२०.०	०.०	१५.८	२०.२	►	►	▲
	मुसुरो	१८०.०	०.०	२.९	४.०	►	►	▲
पोखरा	आलू	४१.०	-१२.८	३६.७	२०.६	▼	▲	▲
	मोटा चामल	५५.०	०.०	३.८	१४.६	►	►	►
	गहुङ्को पिठो	५०.०	०.०	०.०	०.०	►	►	►
	भट्टासको तेल	१४०.०	०.०	०.०	७.७	►	►	►
	कुखुराको मासु	३९०.०	०.०	०.०	१८.२	►	►	▲
	तोरीको तेल	१८०.०	०.०	०.०	०.०	►	►	►
	मास	२४०.०	०.०	४.३	१४.३	►	►	►
क्षेत्रीय तराई बजार	मुसुरो	१८०.०	०.०	-१०.०	-१०.०	►	►	►
	आलू	५०.०	०.०	११.१	११.१	►	▲	►
	मोटा चामल	४०.०	०.०	१४.३	०.०	►	▲	►
	गहुङ्को पिठो	४०.०	०.०	०.०	०.०	►	►	►
	भट्टासको तेल	१२०.०	-७.७	-१४.३	-४.०	▼	▼	►
	कुखुराको मासु	२८०.०	-१२.५	-१२.५	-१२.५	▼	▼	►
	तोरीको तेल	१९०.०	०.०	०.०	४.९	►	►	►
विराटनगर	मास	२२०.०	०.०	०.०	१९.६	►	►	▲
	मुसुरो	१३०.०	-१२.२	०.०	-२३.५	▼	►	▼
	आलू	४८.०	४.३	३७.१	३७.१	►	▲	▲
	मोटा चामल	३७.०	२.८	५.७	५.७	►	►	►
	गहुङ्को पिठो	३९.०	८.३	-२.५	५.४	►	►	►
	भट्टासको तेल	१५४.०	-०.६	-०.६	२.७	►	►	►
	कुखुराको मासु	३२०.०	-५.९	०.०	०.०	►	►	►
विराटनगर	तोरीको तेल	२००.०	०.०	-४.८	५.३	►	►	►
	मास	१६०.०	०.०	३.२	१४.३	►	►	►
	मुसुरो	१६४.०	-०.६	-२.४	९.३	►	►	►
	आलू	४०.०	१४.३	३३.३	६०.०	►	▲	▲
	मोटा चामल	३७.०	४.६	८.६	२.७	►	►	►
	गहुङ्को पिठो	४७.७	-३.८	१.६	१२.६	►	►	►
	भट्टासको तेल	१५२.७	-२.१	-१.६	-१०.८	►	►	►
नेपालानाथ	कुखुराको मासु	३२५.०	-११.०	१५.२	८.३	▼	▲	►
	तोरीको तेल	२०५.०	-१२.१	-१७.३	२.५	▼	▼	►
	मास	२३५.०	-१४.४	-१२.९	५८.४	▼	▼	▲
	मुसुरो	१८०.०	-१.३	२.९	२०.०	►	►	►
	आलू	३९.३	४.४	३५.६	५७.३	►	▲	▲
	मोटा चामल	४७.४	०.०	-३.७	-१.०	►	►	►
	गहुङ्को पिठो	३९.६	१.०	१.०	१.४	►	►	►
धनगढी	भट्टासको तेल	१४२.०	०.०	-१.४	१.४	►	►	►
	कुखुराको मासु	३२०.०	०.०	११.१	२.६	►	►	►
	तोरीको तेल	१६४.०	-३.५	-८.९	६.५	►	►	►
	मास	२३०.०	३.१	१.८	४२.१	►	►	▲
	मुसुरो	१६७.०	-५.६	-०.६	-२.९	▼	►	►
	आलू	४६.०	०.०	५३.३	१३०.०	►	▲	▲
	मोटा चामल	४७.४	०.०	-३.७	-१.०	►	►	►

▲ सामान्य मूल्य परिवर्तन भन्दा मूल्य बढेको

► सामान्य मूल्य परिवर्तन

▼ सामान्य मूल्य परिवर्तन भन्दा मूल्य घटेको

* यदि मूल्य परिवर्तन १ माहिनामा ५ % सम्म, ३ माहिनामा १० % सम्म अथवा १ वर्षमा १५ % सम्म भएमा त्यसलाई सामान्य मानिने छ ।

क्षेत्र	मुख्य खाद्य बस्तुहरु	हालको मूल्य (नेपु/के जि नेक/लि)	मूल्यमा परिवर्तन (%) *			औसत परिवर्तन
			१ माहिना	३ माहिना	१ वर्ष	
साडक पहुँच भएका हिमाली तथा पहाडी बजारहरु						
धनकोटा	मोटा चामल	३५.०	२.९	१५.७	-२२.२	► ▲ ▼
	गहुङ्को पिठो	३५.०	२.९	०.०	-५.४	► ▲ ▼
	भट्टासको तेल	१४०.०	०.०	१६.७	७.७	► ▲ ▼
	कुखुराको मासु	३३५.०	-१.५	४.७	-१.५	► ▲ ▼
	तोरीको तेल	२००.०	५.३	११.१	३३.३	▲ ▲ ▲
	मास	२३०.०	-४.२	२१.१	२७.८	► ▲ ▼
	मुसुरो	१६०.०	१४.३	३.२	-५.९	▲ ▲ ▼
रोल्या	आलू	४०.०	३.३	६०.०	६०.०	६०.०
	मोटा चामल	५०.०	१३.०	४२.९	४.२	▲ ▲ ▼
	गहुङ्को पिठो	४५.०	०.०	०.०	-१०.०	► ▲ ▼
	भट्टासको तेल	१४५.०	०.०	३.६	११.५	► ▲ ▼
	कुखुराको मासु	३६०.०	०.०	१२.५	१२.५	► ▲ ▼
	मास	२५५.०	१३.३	४१.७	४१.७	▲ ▲ ▼
	मुसुरो	१७०.०	०.०	१३.३	६.३	► ▲ ▼
सार्किन्चारा	आलू	६०.०	२०.०	२०.०	२०.०	▲ ▲ ▼
	मोटा चामल	७०.०	०.०	१६.७	१६.७	► ▲ ▼
	गहुङ्को पिठो	९०.०	१२.५	५०.०	-२८.६	▲ ▲ ▼
	भट्टासको तेल	१६०.०	०.०	१२.५	१२.५	► ▲ ▼
	कुखुराको मासु	४४०.०	२.३	-२०.०	०.०	► ▲ ▼
	मास	१६०.०	०.०	-१८.२	२०.०	► ▲ ▼
	मुसुरो	१६०.०	०.०	०.०	२०.०	► ▲ ▼
जम्मा	आलू	२५.०	-१६.७	-३७.५	०.०	▼ ▼ ▼
	मोटा चामल	७०.०	०.०	१६.७	१६.७	► ▲ ▼
	गहुङ्को पिठो	९०.०	१२.५	५०.०	-२८.६	▲ ▲ ▼
	भट्टासको तेल	१६०.०	०.०	१२.५	१२.५	► ▲ ▼
	कुखुराको मासु	४४०.०	२.३	-२०.०	०.०	► ▲ ▼
	मास	१६०.०	०.०	-१८.२	२०.०	► ▲ ▼
	मुसुरो	१६०.०	०.०	०.०	२०.०	► ▲ ▼
बाजारा	आलू	४०.०	३.३	३३.३	३३.३	▲ ▲ ▼
	मोटा चामल	४५.०	०.०	१०.८	१०.८	► ▲ ▼
	गहुङ्को पिठो	५०.०	१६.३	११.१	११.१	► ▲ ▼
	सीमी	१६०.०	०.०	१७.६	१७.६	► ▲ ▼
	मास	२५०.०	०.०	१३.६	५६.३	▲ ▲ ▼
	मुसुरो	२५०.०	०.०	१३.६	५६.३	▲ ▲ ▼
	आलू	४०.०	०.०	३३.३	३३.३	▲ ▲ ▼
डेल्टा	आलू	५०.०	७.७	०.०	०.०	► ▲ ▼
	मोटा चामल	१४०.०	०.०	१६.७	७.७	► ▲ ▼
	गहुङ्को पिठो	१४०.०	०.०	१६.७	७.७	► ▲ ▼
	भट्टासको तेल	२४०.०	०.०	०.०	०.०	► ▲ ▼
	सीमी	२००.०	०.०	०.०	३३.३	► ▲ ▼
	मास	२२०.०	०.०	१०.०	१०.०	► ▲ ▼
	मुसुरो	२५०.०	८.७	२५.०	२५.०	▲ ▲ ▼
जम्मा	आलू	५०.०	-९.१	-२५.०	२५.०	► ▲ ▼
	मोटा चामल	१४०.०	०.०	१६.७	७.७	► ▲ ▼
	गहुङ्को पिठो	१४०.०	०.०	१६.७	७.७	► ▲ ▼
	भट्टासको तेल	२४०.०	०.०	०.०	०.०	► ▲ ▼
	सीमी	२००.०	०.०	०.०	३३.३	► ▲ ▼
	मास	२२०.०	०.०	१०.०	१०.०	► ▲ ▼
	मुसुरो	२५०.०	८.७	२५.०	२५.०	▲ ▲ ▼

यो बजार अवलोकन विश्व खाद्य कार्यक्रम, नेपालसे कृषि व्यवसाय प्रवर्धन तथा बजार विकास निर्देशनालय, नेपाल उद्योग विभाग यस्ता हित संरक्षण मञ्चको संयुक्त सहकार्यमा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली NeKSAP को एक अधिकारी रूपमा तयार पारेको हो । नेपाल खाद्य सुरक्षा अनुगमन तथा विश्लेषण प्रणालीद्वारा प्रकाशीत सम्पूर्ण सामग्रीहरु NeKSAP को विचुतिय देगाना <http://www.neksap.org.np> मा होने सकिनेछ । थप जानकारीका लागि पो. ब. १०७, टेलिफोन : २४२०५०६०७ एम्सटेलन नं. : २४२०५०६०७ मा सम्पर्क राख्न सकिनेछ ।

बजार अपलोकन-८३

मुख्य खाद्य बस्तुहरुको खुदा मूल्य- असार २०७३

बजार	मुख्य खाद्य बस्तुहरु	हालको मूल्य (नेवु/के जि नेवु/लि)	मूल्यमा परिवर्तन (%) *					
			१ महिना	३ महिना	१ वर्ष	१म	३म	१वर्ष
मूल्य उपभोक्ता बजार								
काठमाडौं	मोटा चामल	५०.०	०.०	०.०	११.१	►	►	►
	गहुङ्को पिठो	५३.०	०.०	०.०	६.०	►	►	►
	भट्टमासको तेल	१४८.०	-७.५	-७.५	३.५	▼	►	►
	कुखुराको मासु	३४२.०	-२.३	०.६	-१०.०	►	►	►
	तोरीको तेल	२२७.०	३.२	३.२	३१.२	►	►	▲
	मास	२२०.०	१५.८	१२.८	२०.२	►	►	►
	मुसुरो	१८०.०	०.०	०.०	५.९	►	►	►
पोखरा	आलू	४७.०	-६.०	६७.९	५६.७	▼	▲	▲
	मोटा चामल	५५.०	०.०	५.८	१२.२	►	►	►
	गहुङ्को पिठो	५०.०	०.०	०.०	२.०	►	►	►
	भट्टमासको तेल	१४०.०	-३.४	-६.७	६.७	►	►	►
	कुखुराको मासु	३९०.०	०.०	-४.९	२१.९	►	►	▲
	तोरीको तेल	१८०.०	०.०	-५.३	०.०	►	►	►
	मास	२४०.०	०.०	६.७	३३.३	►	►	▲
क्षेत्रीय तराई बजार	मुसुरो	१८०.०	०.०	-१०.०	०.०	►	►	►
	आलू	५०.०	०.०	४२.९	४२.९	►	▲	▲
	मोटा चामल	४०.०	०.०	१४.३	०.०	►	▲	►
	गहुङ्को पिठो	४०.०	०.०	-३.८	०.०	►	►	►
	भट्टमासको तेल	१३०.०	-३.७	-३.७	-०.८	►	►	►
	कुखुराको मासु	३२०.०	०.०	६.७	०.०	►	►	►
	तोरीको तेल	१९०.०	-२.९	-२.९	१.८	►	►	►
विराटनगर	मास	२२०.०	१०.०	४.८	२५.७	▲	►	►
	मुसुरो	१४८.०	-१७.८	-७.५	२.८	▼	►	►
	आलू	४६.०	१७.९	६४.३	५८.६	▲	▲	▲
	मोटा चामल	३६.०	२.९	५.९	१.९	►	►	►
	गहुङ्को पिठो	३६.०	-१०.०	-१०.०	२.९	▼	►	►
	भट्टमासको तेल	१५५.०	२.०	०.०	३.३	►	►	►
	कुखुराको मासु	३४०.०	३.०	२१.४	१३.३	►	▲	►
विराटनगर	तोरीको तेल	२००.०	-४.८	-७.०	५.३	►	►	►
	मास	१६०.०	३.२	-३.०	२३.१	►	►	▲
	मुसुरो	१६५.०	-०.८	-२.९	१०.०	►	►	►
	आलू	३५.०	१.४	४०.०	७५.०	▲	▲	▲
	मोटा चामल	३६.०	०.१	४.८	-१.८	►	►	►
	गहुङ्को पिठो	४३.३	०.८	०.८	१४.०	►	►	►
	भट्टमासको तेल	१४५.७	-१.६	-१९.८	-१९.०	►	▼	►
नेपालानाथ	कुखुराको मासु	३५५.०	२.२	-२.७	२१.७	►	►	▲
	तोरीको तेल	२३३.३	२.३	-६.०	१६.७	►	►	▲
	मास	२७७.७	-०.१	१०.३	८५.१	►	►	▲
	मुसुरो	१८२.३	२.४	-३.२	२१.६	►	►	►
	आलू	३७.७	२९.९	४८.७	२५.६	▲	▲	▲
	मोटा चामल	४७.४	०.५	-३.७	-१.४	►	►	►
	गहुङ्को पिठो	३९.२	०.०	०.०	८.९	►	►	►
धनाडी	भट्टमासको तेल	१४२.०	०.०	-१३.४	७.६	►	▼	►
	कुखुराको मासु	३२०.०	०.०	१४.३	२.६	►	▲	►
	तोरीको तेल	१७०.०	०.०	-५.६	१०.४	►	►	►
	मास	२६२.०	०.०	६.५	३७.९	►	►	►
	मुसुरो	१९३.०	०.०	५.४	२.९	►	►	►
	आलू	४६.०	०.०	५३.३	८४.०	►	▲	▲
	मोटा चामल	४१.४	०.५	-३.७	-१.४	►	►	►
बाल्को	गहुङ्को पिठो	३९.२	०.०	०.०	८.९	►	►	►
	भट्टमासको तेल	१४२.०	०.०	-१३.४	७.६	►	▼	►
	कुखुराको मासु	३२०.०	०.०	१४.३	२.६	►	▲	►
	तोरीको तेल	१७०.०	०.०	-५.६	१०.४	►	►	►
	मास	२६२.०	०.०	६.५	३७.९	►	►	►
	मुसुरो	१९३.०	०.०	५.४	२.९	►	►	►
	आलू	४६.०	०.०	५३.३	८४.०	►	▲	▲

▲ सामान्य मूल्य परिवर्तन भन्दा मूल्य बढेको

► सामान्य मूल्य परिवर्तन

▼ सामान्य मूल्य परिवर्तन भन्दा मूल्य घटेको

* यदि मूल्य परिवर्तन १ महिनामा ५ % सम्म, ३ महिनामा १० % सम्म अथवा १ वर्षमा १५ % सम्म भएमा त्यसलाई सामान्य मानिने छ ।

क्षेत्र	मुख्य खाद्य बस्तुहरु	हालको मूल्य (नेवु/के जि नेवु/लि)	मूल्यमा परिवर्तन (%) *						ओसत परिवर्तन	
			१ महिना	३ महिना	१वर्ष	१म	३म	१वर्ष		
साडक पहुँच भएका हिमाली तथा पहाडी बजारहरू										
धनकोटा	मोटा चामल	३४.०	-२.९	-१५.०	६.३	►	▼	►	►	►
	गहुङ्को पिठो	३४.०	०.०	-१५.०	-२.९	►	▼	►	►	►
	भट्टमासको तेल	१४०.०	०.०	१२.०	१६.७	►	▲	►	►	►
	कुखुराको मासु	३४०.०	१३.३	०.०	०.०	▲	►	►	►	►
	तोरीको तेल	१९०.०	५.६	५.६	४६.२	▲	►	►	►	►
	मास	२४०.०	०.०	९.१	३३.३	►	►	►	►	►
	मुसुरो	१४०.०	-६.७	०.०	-१२.५	▼	►	►	►	►
रोल्या	आलू	३०.०	०.०	२०.०	२०.०	►	▲	►	►	►
	मोटा चामल	४२.०	२०.०	-६.७	-१२.५	▲	►	►	►	►
	गहुङ्को पिठो	४५.०	०.०	१२.५	०.०	►	▲	►	►	►
	भट्टमासको तेल	१४५.०	३.६	११.५	११.५	►	►	►	►	►
	कुखुराको मासु	३५०.०	-२.८	१.४	-१२.५	►	►	►	►	►
	मास	१८०.०	०.०	-२१.७	-२१.७	►	▼	►	►	►
	मुसुरो	१७०.०	-५.६	१३.३	१३.३	►	▲	►	►	►
साराफेवार	आलू	६०.०	५.०	२०.०	२०.०	►	▲	►	►	►
	मोटा चामल	७०.०	१६.७	०.०	१६.७	►	►	►	►	►
	गहुङ्को पिठो	८०.०	३३.३	-११.१	१४.३	▲	▼	►	►	►
	भट्टमासको तेल	१६०.०	१२.५	१२.५	१२.५	►	►	►	►	►
	कुखुराको मासु	४३०.०	-१४.०	-२.३	-२.३	►	►	►	►	►
	मास	१८०.०	-१८.२	२०.०	२०.०	►	►	►	►	►
	मुसुरो	१८०.०	-३.८	०.०	६६.७	►	►	►	►	►
डोल्या	आलू	४०.०	-११.१	०.०	०.०	►	▼	►	►	►
	मोटा चामल	१३०.०	०.०	०.०	१५०.०	►	►	►	►	►
	गहुङ्को पिठो	१४०.०	०.०	०.०	-३०.०	►	►	►	►	►
	भट्टमासको तेल	२६०.०	-१३.३	-१८.८	-७.१	►	►	►	►	►
	सीमी	१६०.०	०.०	५.९	२०.०	►	►	►	►	►
	मास	३८०.०	८.६	८.६	८.६	►	►	►	►	►
	मुसुरो	३७०.०	५.७	५.७	५.७	►	►	►	►	►
ताप्लाला	आलू	१५०.०	-६.३	१५०.०	११४.३	►	►	►	►	►
	मोटा चामल	१३०.०	-७.१	०.०	१०.३	►	►	►	►	►
	गहुङ्को पिठो	१३०.०	८.३	८.३	०.०	►	►	►	►	►
	भट्टमासको तेल	२४०.०	०.०	०.०	०.०	►	►	►	►	►
	सीमी	२००.०	०.०	१७.६	२५.०	►	►	►	►	►
	मास	२२०.०	-२६.७	१०.०	१०.०	►	►	►	►	►
	मुसुरो	२२०.०	-२६.७	१०.०	१०.०	►	►	►	►	►
छाउलाला	आलू	७०.०	०.०	१६.७	१६.७	►	▲	►	►	►
	यो परियोजना संयुक्त अधिग्राहको सहयोगमा सञ्चालित छ ।									
	यस बजारलाई प्रकाशित विचारहरूसे संयुक्त अध									